

## दलाली क्रियाकलापहरुबाट सचेत रहनुहोस्

समय समयमा, यस विभागको कर्मचारी क्षतिपूर्ति प्रभाग र अस्पताल बाहिर सावधानीपूर्वक रिकभरी व्यावसाय दावी गर्ने मानिसहरु हुन्छन् । "रिकभरी एजेन्टहरु " भनिनेले हेरबिचार गरेझै व्यवहार देखाई च्याम्पर्टी (मुद्दासँग सम्बन्धित नभएको व्यक्ति भएर पनि आर्थिक सहयोग गरि पछि मुद्दा सफल भएको खण्डमा क्षतिपूर्तिको बाँडफाँड गर्ने अवैध सम्झौता) जस्ता कार्यहरु मार्फत व्यक्तिगत चोटपटकका शिकार व्यक्तिलाई भुक्तान योग्य क्षतिपूर्ति प्रदान गर्न सक्दछ, क्षतिपूर्तिमा उनीहरुको अधिकार र चासोलाई जोखिममा पार्दछ ।

हडकडको कानुन अन्तर्गत, जो व्यक्ति हेरबिचार गरेझै व्यवहार देखाई मुद्दासँग सम्बन्धित नभएको व्यक्ति भएर पनि आर्थिक सहयोग गरि पछि मुद्दा सफल भएको खण्डमा क्षतिपूर्तिको बाँडफाँड गर्ने अवैध सम्झौता जस्ता अपराध गर्छ र ती व्यक्ति लाई जरिवाना र सात वर्षसम्म जेल सजाय हुन्छ ।

सम्झाई बुझाई विश्वास गर्न बाध्य बनाई, " रिकभरी एजेन्ट" ले कार्य सम्बन्धित वा ट्राफिक दुर्घटनाको शिकार हुनेहरूसँग सम्झौता गर्न सक्छ, जस अन्तर्गत " रिकभरी एजेन्ट" ले पीडितको दावीहरु कोष गर्नेछ (जस्तै पीडितको मुद्दामा खर्च भुक्तान) बदलामा क्षतिपूर्तिको एक अंशलिने सम्झौता गर्दछ । तपाई यस्ता दलाली क्रियाकलापबाट सचेत रहनुहोला र, यदि आवश्यक पर्छ भने, उपयुक्त सल्लाह वा प्रतिनिधित्व खोजुहोस्, वा सरकारी विभागबाट जस्तै कानूनी सहायता विभाग, श्रम विभाग र समाज कल्याण विभाग, वा हडकडको कानून समाजको सहायता लिनुहोस् ।

साधारण रूपमा, कानुनी प्रतिनिधित्वले पिडितलाई यो दावी उचित छ कि छैन भनेर सल्लाह दिन्छन्, सम्भावित मुद्दा लागत खर्च, र कानुनी शुल्क र वितरण शुल्क कति छ भनेर जानकारी दिन्छ । कानुनी शुल्कहरु प्रायः प्रदान गरिएको व्यावसायिक सेवाको आयतनमा आधारित हुन्छ (जस्तै प्रति घण्टाको आधारमा) र दावी जटिलताको स्तर सहित विभिन्न कारकहरुमा निर्भर गर्दछ । हडकडमा कानूनी व्यवसायीहरुले प्रासंगिक कानून र पेशेवर आचरण कोडमा नियमन हुन्छन्, र दावीकर्ताको क्षतिपूर्ति भागबण्डा गर्न निषेध गरिएको छ ।

दलाली क्रियाकलाप विभाग र अस्पतालले कडा रूपमा निषेधित गरिएको छ। तपाईंको रूची रक्षा गर्नको लागि, यदि "रिकभरी एजेन्ट" पुग्यो भने" :

दलाली क्रियाकलाप गर्नेलाई जवाफ नदिनुहोस्, र तपाईंको चोटपटकको केश बारेमा छलफल नगर्नुहोस् वा तपाईंको व्यक्तिगत जानकारी दुरुपयोग हुन् नदिन तपाईंको व्यक्तिगत विवरण प्रकट नगर्नुहोस् ।

कुनै पनि कागजात हस्ताक्षर नगर्नुहोस्, वा तपाईंले पछि अप्रत्याशित कानूनी परिणामहरू र वित्तीय दायित्वहरूको सामना गर्न सक्नुहुन्छ ।

सजिलै प्रचार गर्ने जस्तै " नजितेसम्म, कुनै शुल्क लाग्दैन", " शुल्क बिना" , "जोखिम मुक्त ग्यारेन्टी" र "ठूलो क्षतिपूर्ति" जस्तामा विश्वास नगर्नुहोस् ।

यदि तपाईंपछि उनीहरूका सेवाहरूबाट बाहिरिनुभयो भने "रिकभरी एजेन्टहरू" लाई पर्याप्त क्षतिपूर्ति र ह्यान्डल शुल्क तिर्न जिम्मेवार हुन सक्नुहुन्छ त्यसैले "रिकभरी एजेन्ट" को सेवा स्वीकार गरेर तिनीहरूलाई नपठाउनुहोस्।

यदि तपाईंलाई उत्पीडित भएको महसुस गर्नुभयो भने सहायताको लागि तुरुन्तै प्रहरीलाई सम्पर्क गर्नुहोस्।

श्रम विभाग